



नेपाल सरकार
अर्थ मन्त्रालय

महालेखा नियन्त्रक कार्यालय
Financial Comptroller General Office

(कोष प्रशासन शाखा)

नेपाल सरकार
अर्थ मन्त्रालय
महालेखा नियन्त्रक कार्यालय
अनामनगर, काठमाडौं

प.सं. :- २०७६/०७७

च.नं. :- १०

मिति :- २०७६।०७।१९

विषय :- पचास प्रतिशत मु.अ.कर रकम दाखिला सम्बन्धमा ।

श्री कोष तथा लेखा नियन्त्रक कार्यालय,
सवै ।

श्री प्रदेश लेखा नियन्त्रक कार्यालय ,सवै

प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०७५/०७/०१ मा पचास प्रतिशत मु. अ. कर रकम दाखिला गर्ने सम्बन्धमा आ .रा. विभागको कार्यविधि अनुसार कार्यान्वयन गर्न गराउन हुन भनी पत्राचार भएकोमा उक्त द्विविधा तथा समस्याहरु निराकरणका लागी अर्थ मन्त्रालय(राजश्व व्यवस्थापन महाशाखा) को पत्र संख्या २०७६/७७ च.नं.३३२ मिति २०७६/०७/०५ बमोजिम लेखि आएकोले अर्थ मन्त्रालयको निर्णय पत्रको छाँया कपि यसै साथ संलग्न गरि कार्यान्वयनको लागि जिल्लास्थित कार्यालयहरु,प्रदेश कार्यालयहरु र स्थानिय तहमा समेत कार्यान्वयनका लागि आवश्यक पत्राचार गरि व्यवस्था मिलाउनु हुन आदेशानुसार अनुरोध छ ।

.....

सीमा कुमारी झा
लेखा अधिकृत

बोधार्थ :-

श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय । जानकारीको लागि अनुरोध ।

श्री अर्थ मन्त्रालय,सिंहदरबार, काठमाण्डौ ।

श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ,सिंहदरबार, काठमाण्डौ ।

नतिजामुखी प्रशासन: समृद्धि र सुशासन

अनामनगर, काठमाडौं, फोन नं. ०१-४७७११४०

फ्याक्स नं.- ०१-४७७०३८६, E-mail: info@fcgo.gov.np, Website: www.fcgo.gov.np



नेपाल सरकार
अर्थ मन्त्रालय
(राजस्व व्यवस्थापन महाशाखा)


सिंहदरबार, काठमाडौं
नेपाल ।

पत्र संख्या:- २०७६/७७
च. नं:- ६६६

मिति २०७६/०७/०५

विषय: परिपत्र गरिदिने सम्बन्धमा ।

श्री महालेखा नियन्त्रक कार्यालय,
अनामनगर, काठमाडौं ।



प्रस्तुत विषयमा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ मा भएको एक्काइसौं संशोधनबाट सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ संस्थाले ठेक्का सम्झौता वा करार अन्तर्गत आपूर्ति हुने वस्तु तथा सेवा वापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने कर रकमको पचास प्रतिशतले हुन आउने मूल्य अभिवृद्धि कर रकम कट्टी गरी भुक्तानीकर्ताबाट भुक्तानीप्राप्तकर्ताका नाममा दाखिला गर्दा विभिन्न किसिमका द्विविधा तथा समस्याहरु देखिएकाले सोको निराकरणका लागि देहाय बमोजिम गर्नेगरी तहाँबाट नेपाल सरकारका केन्द्र तथा जिल्लास्थित कार्यालयहरु, प्रदेश कार्यालयहरु र स्थानीय तहमा समेत परिपत्र गरिदिने व्यवस्थाका लागि मिति २०७६/०७/०५ को सचिवस्तरीय निर्णयानुसार अनुरोध गर्दछु ।

देहाय

१. पचास प्रतिशत मु.अ.कर रकम कट्टा गरी दाखिला गर्ने कार्यालयले मु.अ.कर दाखिला गर्दा आफ्नै कार्यालयको प्यान नम्बर उल्लेख गरी दाखिला गरेको, अलग-अलग भौचर नभरी एकमात्र करदाताको स्थायी लेखा नम्बर उल्लेख गरी वा भौचरमा स्थायी लेखा नम्बर उल्लेख नै नगरी एक भन्दा बढी करदाताहरुको एउटै भौचरबाट रकम दाखिला गरेको अवस्थामा:-

(क) मु.अ.कर दाखिला गर्ने कार्यालयले जुन राजस्व कार्यालयको नाममा मु.अ.कर दाखिला गरेको हो उक्त कार्यालयलाई भौचरमा उल्लिखित सबै करदाताहरुको स्थायी लेखा नम्बर, फर्मको नाम, मु.अ.कर रकम सहितको विवरण खुलाई पत्र लेख्ने ।

२. पचास प्रतिशत मु.अ.कर रकम दाखिला गर्ने कार्यालयले कार्यालय कोड र स्थायी लेखा नम्बर दुबै आफ्नै उल्लेख गरी रकम दाखिला गरेको अवस्थामा:-




नेपाल सरकार
अर्थ मन्त्रालय

सिंहदरबार, काठमाडौं
नेपाल ।

पत्र संख्या:-

च. नं.:-

- (क) एउटै भौचरबाट धेरै करदाताको राजस्व दाखिला भएको र सो करदाता सम्बन्धित को.ले.नि.का को कार्यक्षेत्र भित्र रहेको हकमा सम्बन्धित को.ले.नि.का.ले कार्यालय कोड परिवर्तन गरिदिने र कोड परिवर्तन भएपश्चात् सम्बन्धित राजस्व कार्यालयलाई पत्रमार्फत जानकारी गराउने ।
- (ख) एउटै भौचरबाट एउटा मात्र करदाताको राजस्व दाखिला भएको र सो करदाता सम्बन्धित को.ले.नि.काको कार्यक्षेत्र भित्र नरहेको हकमा सम्बन्धित को.ले.नि.का.ले म.ले.नि.कामार्फत करदाताको कोड परिवर्तन गरी सम्बन्धित करदाताको राजस्व कार्यालयलाई पत्रमार्फत जानकारी गराउने ।
३. पचास प्रतिशत मू.अ.कर रकम करदाताको ATR मा आएको तर भौचरमा उक्त रकम दाखिला गर्ने कार्यालयको नाम उल्लेख गर्ने महल नभएको हुँदा आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा समेत अन्याल भएको सम्बन्धमा:-
- (क) राजस्व भौचरमा पचास प्रतिशत मू.अ.कर रकम जम्मा गर्दा भौचर जम्मा गर्ने सम्बन्धित कार्यालयले भौचरको पृष्ठभागमा आफ्नो नाम, स्थायी लेखा नम्बर, छाप राख्ने व्यवस्था मिलाउने सम्बन्धमा म.ले.नि.का.ले मातहतका कार्यालयहरूलाई जानकारी गराउने ।
- (ख) पचास प्रतिशत मू.अ.कर दाखिला गर्न आउँदा राजस्व बुझ्ने बैंकले भौचरको पृष्ठभागमा उल्लेख भएको विवरण RMIS मा भौचर entry गर्दा भौचरको कैफियत महलमा उल्लेख गर्ने र यसको कार्यान्वयनका लागि राजस्व बुझ्ने बैंकहरूलाई म.ले.नि.का.ले सोही व्यहोराको जानकारी गराउने ।
४. सबै मन्त्रालय/विभाग मार्फत मातहतका सबै कार्यालयलाई ठेक्का वा करार रकमको भुक्तानी गर्दा मू.अ.कर रकमको पचास प्रतिशतले हुने रकम कट्टा गरी जस जसको नामबाट कट्टा गरिएको हो सोही व्यक्ति/संस्थाको PAN नम्बर र सम्बन्धित राजस्व कार्यालयको कोड नम्बर उल्लेख गरेर मात्र सम्बन्धित राजस्व शीर्षकमा दाखिला गर्नुपर्ने ।


(जीवनाथ ज्वाली)
शाखा अधिकृत

बोधार्थ:-

श्री आन्तरिक राजस्व विभाग, लाजिम्पाट ।